

अपर तामाकोशी हाइड्रोपावर लिमिटेड

जानेश्वर, काठमाण्डौ ।

प्रथम पटक प्रकाशित मिति २०७३।१०।२५

अपर तामाकोशी हाइड्रोपावर लिमिटेड कम्पनीमा रिक्त रहेका अधिकृत स्तरका देहायका पद खुल्ला प्रतियोगितात्मक परीक्षा द्वारा स्थायी पदपूर्ति गर्न मिति २०७१ माघ ११ गते गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी दरखास्त आह्वान गरिएकोमा पर्याप्त मात्रामा दरखास्तहरू नपरेको हुनाले उक्त विज्ञापन बमोजिम पेश भएका दरखास्तहरू यथावत कायम गरी तपशीलमा उल्लेखित योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले कम्पनीबाट स्वीकृत दरखास्त फाराम सूचना प्रकाशित भएको २१ (एक्काइस) दिनभित्र अर्थात् मिति २०७३।११।१६ गतभित्र कम्पनीको जानेश्वर, काठमाण्डौंस्थित कार्यालयमा आइपुग्ने गरी रीतपूर्वकको दरखास्त आव्हान गरिन्छ ।

विज्ञापन नं.	पद	तह	सेवा	समुह	पद संख्या	आवश्यक न्यूनतम शैक्षिक योग्यता
२०७३।७४- प्र.१।१	उप- निर्देशक	१	प्रशासन	लेखा	१ (एक)	व्यवस्थापन वा बाणिज्य शास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण भई सम्बन्धित क्षेत्रमा अधिकृत स्तरको पदमा कम्तीमा ६ वर्ष काम गरेको अनुभव वा चार्टर्ड एकाउन्टेण्ट उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा ४ वर्षको कार्यानुभव ।

उक्त पदको लागि:

१. दरखास्त प्राप्त गर्ने र बुझाउने स्थान: अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, जानेश्वर, काठमाण्डौंबाट उपलब्ध हुने दरखास्त फाराममा तोकिएका विवरण भरी कार्यालय समयभित्र कम्पनीको कार्यालय, जानेश्वर, काठमाण्डौंमा बुझाउन सकिनेछ ।
२. परीक्षा दस्तुर: रु. १२५०।- कम्पनीको नविल बैंकको खाता नं. ९७०१०१७५०००१२ मा जम्मा गरेको सक्कलै बैंक भौचर दरखास्त फाराम साथ संलग्न गर्नुपर्नेछ ।
३. उमेर: दरखास्त दिने अन्तिम मितिसम्ममा २१ वर्ष पूरा भई ४५ वर्ष उमेर ननाघेको ।
४. परीक्षाको किसिम: लिखित र अन्तर्वार्ता ।
५. निम्नलिखित कागजातहरूका प्रतिलिपीमा उम्मेदवार स्वयम्ले प्रमाणित गरी दरखास्तसाथ अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ:
क) नागरिकताको प्रमाणपत्र, ख) शैक्षिक योग्यताको प्रमाणपत्र, ग) चारित्रिक प्रमाणपत्र (उमेर खुलेको हुनुपर्ने) घ) तालिम तथा कार्यानुभवको प्रमाणपत्र (तालिमको हकमा नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा रहेको वा नेपाल सरकारबाट मान्यता प्राप्त तालिम सम्बन्धी संस्था, विश्वविद्यालय वा तिनका निकायबाट प्रदान गरिएको तालिमलाई मान्यता दिइनेछ) ।
६. कार्यानुभव सम्बन्धमा निम्नानुसार हुनुपर्नेछ:
क) अधिकृत स्तरमा कार्यको सम्बन्धित कार्यालयको कार्यानुभव पत्र ।
ख) कुनै एक सरकारी कार्यालय वा सार्वजनिक संस्थामा कार्यरत रहेकै अवधिभित्र अन्य संस्थामा कार्य गरेको कार्यानुभवलाई मान्यता दिइने छैन ।
ग) प्राइभेट संस्थाको कार्यानुभवको हकमा प्रचलित नेपाल कानून बमोजिम सम्बन्धित निकायहरूमा दर्ता भएको प्रमाण बुझ्ने गरी दर्ता नं., PAN नं. आदि उल्लेख भएको संस्थाको कार्यानुभवलाई मात्र मान्यता दिइनेछ ।

घ) प्रचलित नेपाल कानून बमोजिम स्थापना भएका विभिन्न संस्थाहरूमा नियुक्त भई स्थायी वा कम्तीमा ६ महिनासम्मको अस्थायी, करार वा म्यादीको रूपमा कार्य गरेको कार्यानुभवलाई मात्र मान्यता दिइनेछ ।

ङ) विदेशी शिक्षण संस्थाबाट प्रमाणपत्र पाएका उम्मेदवारहरूले सम्बन्धित निकायबाट स्तर निर्धारण र मान्यता प्राप्त गरेको प्रमाण पत्र ।

७. तलब र सुबिधा: कम्पनीको नियमानुसार ।

८. काम गर्नुपर्ने स्थान: अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, ज्ञानेश्वर, काठमाण्डौ र अन्तर्गतको आयोजनाको कार्यालयहरू ।

९. पदले गर्नुपर्ने काम: सम्बन्धित सेवा, समूहले गर्नुपर्ने कामहरू ।

१०. परीक्षणको अवधि: १ (एक) वर्ष ।

११. दरखास्त दिने अन्तिम मितिका दिन सार्वजनिक बिदा पर्न गएमा सार्वजनिक विदा पछिको कार्यालय खुलेको दिन दरखास्त दिने अन्तिम मिति मानिनेछ ।

१२. परीक्षा सम्बन्धी कार्यक्रम पछि प्रकाशित गरिनेछ ।

१३. विज्ञापन रद्द भएको अवस्थामा बाहेक परीक्षा दस्तुर फिर्ता हुनेछैन ।

१४. यस विज्ञापनमा लेखिएका आधारहरू पूरा नभएमा वा झुट्टा विवरण पेश गरेको पाइएमा दरखास्त अस्वीकृत हुनेछ ।

१५. पाठ्यक्रम कम्पनीको कार्यालय, ज्ञानेश्वर, काठमाण्डौबाट प्राप्त गर्न सकिनेछ ।

१६. विस्तृत जानकारीको लागि कम्पनीको कार्यालय, ज्ञानेश्वर, काठमाण्डौमा कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ ।

१७. रीत नपुगी, म्याद नाघी वा दरखास्तसाथ अनिवार्य रूपमा संलग्न गर्नुपर्ने कागजात संलग्न नभई पेश हुन आएको दरखास्त उपर कुनै कार्यवाही गरिने छैन ।

सचिव
पदपूर्ति उपसमिति